



"समुन्नत, सुरक्षित र वातावरण मैत्री सन्दर शहर: सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर"



तिलोत्तमा नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

"अन्तर्राष्ट्रिय सुविधा २००९:२०१५ नगरपालिका"

प.सं.

च.नं.

व्यवसाय करको बक्यौतामा हर्जाना हुने छुट सम्बन्धी सूचना

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५८ तथा तिलोत्तमा नगरपालिकाको सालवसाली आर्थिक ऐन बमोजिम यस नगरपालिकालाई कार्यक्षेत्र बनाई सञ्चालनमा रहेका सबै प्रकारका व्यवसायले यस नगरपालिकामा दर्ता/सूचिकृत भई वार्षिक रुपमा तोकिएको दरमा व्यवसाय कर बुझाउनु पर्ने प्रावधान रहेको छ । साथै सम्बन्धित आ.व.को व्यवसाय कर सोही आ.व.मा नबुझाएमा बक्यौता करमा ५० प्रतिशतले हर्जाना लाग्ने व्यवस्था रहेको छ । हालसम्म विभिन्न कारणले व्यवसाय कर दाखिला नगरी बक्यौता रहेका देहायका व्यवसायहरूले २०८२ पौष मसान्त भित्र यस्तो बक्यौता दाखिला गरेमा बक्यौतामा लाग्ने हर्जानामा ८० प्रतिशत छुट दिने निर्णय भएको हुँदा यस अवधिमा नियमानुसारको बक्यौता तथा चालु आ.व. समेतको कर बुझाई बक्यौतामा हर्जाना छुटको अवसर लिन सम्बन्धित सबै व्यवसायीहरूलाई अनुरोध गरिन्छ ।

तपसील

क्र.सं.	छुट योजना लागु हुने व्यवसायहरू	प्रष्टिकरण
१	तिलोत्तमा नगरपालिकामा कार्यक्षेत्र भई सञ्चालनमा रहेका तर व्यवसाय कर प्रयोजनका लागि यस नगरपालिकामा हालसम्म दर्ता वा सूचिकृत नभएका सबै प्रकारका व्यवसायहरू ।	आ.व. २०७४/०७५ देखि वा व्यवसाय सञ्चालन गरेको आ.व. देखि २०७९/०८० सम्मको बक्यौतामा लाग्ने हर्जानामा ८० प्रतिशत रकम छुट हुनेछ । तर आ.व. २०८०/०८१ र २०८१/०८२ को बक्यौतामा लाग्ने हर्जानामा छुट हुने छैन । यी व्यवसायहरूले आ.व. ०८२/०८३ को व्यवसाय कर दाखिला तथा व्यवसाय दर्ता/सूचिकृत गरि नियमित करदाता बन्नुपर्नेछ ।
२	तिलोत्तमा नगरपालिकामा व्यवसाय कर बुझाई दर्ता/सूचिकृत भएका तर नियमित रुपमा व्यवसाय कर नबुझाएका सबै प्रकारका व्यवसायहरू ।	पछिल्लो पटक कर बुझाएको आ.व. देखि २०७९/०८० सम्मको बक्यौतामा लाग्ने हर्जानामा ८० प्रतिशत छुट हुनेछ । २०८०/०८१ र २०८१/०८२ को बक्यौतामा लाग्ने हर्जानामा छुट हुनेछैन । यी व्यवसायहरूले आ.व. ०८२/०८३ को समेत कर दाखिला गरि नियमित करदाता बन्नुपर्नेछ ।
३	तिलोत्तमा नगरपालिकामा व्यवसाय कर बुझाई दर्ता/सूचिकृत भएता पनि भौतिक रुपमा व्यवसाय बन्द गरेका तर हालसम्म व्यवसायको लगत कट्टी नगरेका सबै प्रकारका व्यवसायहरू ।	पछिल्लो पटक कर बुझाएको वा व्यवसाय बन्द भएको आ.व. देखि २०७९/०८० सम्मको बक्यौतामा हर्जाना ८० प्रतिशत छुट हुने । २०८०/०८१ र २०८१/०८२ को बक्यौतामा हर्जाना छुट हुनेछैन । साथै आ.व. ०८२/०८३ को समेत कर दाखिला गरि व्यवसायको लगत कट्टा गराउनु पर्नेछ ।

२०८२/६/१२
सुमलाल मुसाल
प्रमुख प्रशासकीय अधिकृत